

विद्युत नियमन आयोगबाट सम्पादन गर्नुपर्ने कार्य सम्बन्धि निर्देशिका (मस्यौदा)

विद्युत नियमन आयोगद्वारा सम्पादन गर्नुपर्ने आवश्यक कार्यहरूको सम्बन्धमा व्यवस्था गर्न विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ४३ ले दिएको अधिकार प्रयोग गरी विद्युत नियमन आयोगले देहायको निर्देशिका जारी गरेको छ ।

परिच्छेद १

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस निर्देशिकाको नाम “विद्युत नियमन आयोगबाट सम्पादन गर्नुपर्ने कार्य सम्बन्धि निर्देशिका, २०७६” रहेको छ।
(२) यो निर्देशिका तुरुन्त लागु हुनेछ।
२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा:-
 - (क) “अधिकार प्राप्त निकाय” भन्नाले नेपाल सरकारबाट अधिकार प्राप्त निकायलाई सम्झनुपर्छ।
 - (ख) “अनुमति प्राप्त व्यक्ति” भन्नाले ऐनको दफा २ को उपदफा (ख) बमोजिमको व्यक्ति वा संस्था सम्झनुपर्छ।
 - (ग) “आयोग” भन्नाले ऐनको दफा २ को उपदफा (ग) बमोजिम स्थापना भएको विद्युत नियमन आयोग सम्झनुपर्छ।
 - (घ) “ऐन” भन्नाले विद्युत नियमन आयोग ऐन, २०७४ लाई सम्झनुपर्छ।
 - (ङ) “नियमावली” भन्नाले विद्युत नियमन आयोग नियमावली, २०७५ सम्झनुपर्छ।
 - (च) “उत्पादन अनुमति प्राप्त व्यक्ति” भन्नाले विद्युतको उत्पादन गर्न प्रचलित कानून बमोजिम अनुमति प्राप्त व्यक्ति सम्झनुपर्छ।
 - (छ) “कार्यारम्भमिति” भन्नाले आयोगको पहिलो पटक नियुक्त पदाधिकारीले बिक्रम सम्बत दुई हजार छयहत्तर साल बैशाख महिना छबीस गतेमा पदबहाली गरेको दिन सम्झनुपर्छ।
 - (ज) “वितरण अनुमति प्राप्त व्यक्ति” भन्नाले विद्युतको वितरण गर्न प्रचलित कानून बमोजिम अनुमति प्राप्त व्यक्ति सम्झनुपर्छ।
 - (झ) “विद्युत खरिदकर्ता” भन्नाले वितरण अनुमतिपत्र प्राप्त व्यक्ति वा व्यापार अनुमतिपत्र प्राप्त व्यक्ति वा प्रचलित कानून बमोजिम नेपाल सरकारले स्थापना गरेको संगठित संस्था सम्झनुपर्छ।
 - (ञ) “विद्युत खरिद सम्झौता” भन्नाले विद्युत खरिद कर्ता र विद्युत बिक्रिकर्ता बीच विद्युत खरिद बिक्रि गर्ने प्रयोजनका लागि हुने सम्झौता सम्झनुपर्छ र सो शब्दले समय समयमा हुने संसोधन समेतलाई जनाउँछ।
 - (ट) “विद्युत बिक्रिकर्ता” भन्नाले उत्पादन अनुमति प्राप्त व्यक्ति वा व्यापार अनुमति प्राप्त व्यक्ति सम्झनुपर्छ।
 - (ठ) “व्यापार अनुमति प्राप्त व्यक्ति” भन्नाले विद्युतको व्यापार गर्न प्रचलित कानून बमोजिम अनुमति प्राप्त व्यक्ति सम्झनुपर्छ।

परिच्छेद २

विद्युत खरिद तथा प्रक्षेपण

३. विद्युत खरिद योजना: वितरण अनुमति प्राप्त व्यक्तिले अल्पकालिन, मध्यकालीन र दीर्घकालिन विद्युत मागको प्रक्षेपण तथा सो प्रक्षेपण अनुसारको विद्युत खरिदको योजना तयार गर्नुपर्नेछ।
४. विद्युतको प्रक्षेपण : वितरण अनुमति प्राप्त व्यक्तिले हरेक आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिभित्र उपभोक्ताहरूको वर्गीकरण सहित तिन वर्षको विद्युत मागको प्रक्षेपण, उपलब्ध हुने विद्युत उत्पादनको प्रक्षेपण तथा विद्युतको मागको सम्बोधन गर्न अपुग वा बढि हुने विद्युत तथा सोको व्यवस्थापन गर्ने योजना आयोग समक्ष पेश गर्नुपर्नेछ।

परिच्छेद ३

विद्युत खरिद दरको निर्धारण तथा विद्युत खरिद सम्झौताको सहमति

५. विद्युत खरिद सम्झौता लागू हुने: वितरण अनुमति प्राप्त व्यक्तिले कार्यारम्भ भएको मिति पूर्व सम्पन्न गरेका सम्पूर्ण विद्युत खरिद सम्झौता कायम रहनेछन् ।
तर, कार्यारम्भ भएको मिति पूर्व सम्पन्न भएका सम्झौताहरूमा नयाँ विद्युत खरिद दर निर्धारण गर्न वा विद्युत खरिद दरमा संसोधन गर्न आयोगको स्विकृति लिनुपर्नेछ ।
६. कार्यारम्भ मिति पश्चात गरिने विद्युत खरिद दरको निर्धारण तथा विद्युत खरिद सम्झौताको सहमतिको लागि निवेदनको प्रक्रिया: (१) विद्युत बिक्रिकर्ताले वितरण अनुमति प्राप्त व्यक्ति समक्ष विद्युत खरिद सम्झौताका लागि आवेदन दिनुपर्नेछ ।
 - (२) वितरण अनुमति प्राप्त व्यक्तिले उपदफा (१) बमोजिमको निवेदन प्राप्त भए पश्चात सो निवेदन उपर प्राविधिक तथा वित्तीय मूल्यांकन सम्पन्न गरी विद्युत खरिद दर निर्धारण तथा विद्युत खरिद सम्झौताको सहमतिको लागि प्रस्तावित विद्युत खरिद दर र सम्झौताको अन्तिम मस्यौदा आयोग समक्ष पेश गर्नुपर्नेछ र सो को जानकारी विद्युत बिक्रिकर्तालाई पनि गराउनुपर्नेछ ।
 - (३) विद्युत खरिद दर निर्धारण गर्न तथा विद्युत खरिद सम्झौताको सहमतिको लागि वितरण अनुमति प्राप्त व्यक्तिले अनुसूची (१) बमोजिमको ढाँचामा अनुसूची (२) बमोजिमको कागजात संलग्न गरी आयोग समक्ष निवेदन पेश गर्नुपर्नेछ ।
 - (४) विद्युत बिक्रिकर्ताले उपदफा (२) बमोजिमको जानकारी प्राप्त भएको मितिले १५ दिन भित्र अनुसूची (३) बमोजिमको सेवा शुल्क बुझाएको सक्रल बैंक भौचर आयोग समक्ष बुझाउनुपर्नेछ ।
७. विद्युत खरिद बिक्रि दर निर्धारण तथा विद्युत खरिद सम्झौताको सहमति: (१) आयोगले विद्युत खरिद बिक्रि दर निर्धारण तथा विद्युत खरिद सम्झौताको सहमति प्रदान गरेपछि मात्र विद्युत खरिदकर्ता र विद्युत बिक्रिकर्ताबीच अन्तिम हस्ताक्षर हुनेछ ।

(२) आयोगले निम्न आधारमा विद्युत खरिद बिक्रि दर निर्धारण गरी विद्युत खरिद सम्झौताको सहमति दिनेछ।

- (क) परियोजनाको लागत,
- (ख) स्वपूँजी तथा ऋणको अनुपात,
- (ग) ऋणको श्रोत तथा ब्याज,
- (घ) ऋणको साँवा ब्याजको भुक्तानी प्रक्रिया,
- (ङ) निर्माण वा संचालनमा प्राप्त हुने अनुदान,
- (च) हासकट्टी वा अग्रीम हासकट्टी,
- (छ) लगानी प्रतिफल,
- (ज) साधारण खर्च,
- (झ) सञ्चालन खर्च,
- (ञ) मर्मत सम्भार खर्च,
- (ट) कार्य सञ्चालन खर्च,
- (ठ) राजश्व, कर तथा अन्य सेवा शुल्क,
- (ड) अतिरिक्त पूँजीकरण,
- (ढ) नेपाल सरकारका नीति तथा नियमहरू,
- (ण) आयोगले उपयुक्त ठहऱ्याएका अन्य आधार।

(३) दफा ६ को उपदफा (४) बमोजिमको प्रक्रिया पूरा गरी दफा ६ को उपदफा (३) बमोजिम आयोगले प्राप्त गरेको निवेदन तथा सम्पूर्ण कागजात प्राप्त भएको मितिले ६० दिन भित्र विद्युत खरिद बिक्रि दर निर्धारण गरी विद्युत खरिद सम्झौताको सहमति प्रदान गर्नेछ।

तर, आवश्यक सम्पूर्ण कागजात पुरा नभएको निवेदन प्राप्त भएको खण्डमा सो अवधिको गणना सम्पूर्ण कागजात प्राप्त भएको मितिबाट मात्र गनिनेछ।

(४) विद्युत खरिद बिक्रि दर निर्धारण वा विद्युत खरिद सम्झौताको सहमति प्रदान गर्न नमिल्ने देखिएमा वा केहि परिमार्जन गर्नुपर्ने देखिएमा आयोगले सोको कारण खुलाई वितरण अनुमति प्राप्त व्यक्ति र विद्युत बिक्रिकर्तालाई जानकारी गराउनेछ।

८. प्रतिस्पर्धाबाट छनौट हुने आयोजनाको विद्युत खरिद बिक्रि दर निर्धारण तथा विद्युत खरिद सम्झौताको सहमति: (१) प्रतिस्पर्धाको माध्यमबाट छनौट हुने आयोजनाको सम्बन्धमा प्रतिस्पर्धा गराउँदा अवलम्बन गरेका विधि तथा आधारमा विद्युत खरिद बिक्रि दर निर्धारण तथा विद्युत खरिद सम्झौताको सहमति प्रदान गरिनेछ।

९. आपसी समझदारीबाट तय गर्ने विद्युत खरिद बिक्री दरको स्विकृति: (१) विद्युत बिक्रिकर्ता र विद्युत खपत गर्ने उद्योग वा संस्था वा व्यक्ति वा समुदायले आयोगको सहमति लिई आपसी समझदारीमा विद्युतको खरिद बिक्री दर निर्धारण गर्न सक्नेछ।

- (२) उपदफा (१) बमोजिम विद्युत खरिद दरको निर्धारण तथा विद्युत खरिद सम्झौताको सहमतिको लागि निवेदनको प्रक्रिया दफा ६ बमोजिम हुनेछ ।
- (३) उपनियम (१) बमोजिम विद्युतको खरिद बिक्री दर तोक्दा त्यस्तै खालका अन्य उद्योग वा संस्थासँग हुने विद्युत खरिद दरबीच एकरूपता हुने गरी गर्नुपर्नेछ ।
- (४) उपनियम (१) बमोजिम विद्युत खरिद बिक्री दर निर्धारण गर्दा उपभोक्तालाई प्रतिकूल असर नपर्ने गरी तय गर्नुपर्नेछ ।

१०. १०० किलोवाट भन्दा साना आयोजनाको विद्युत खरिद बिक्री दर तथा विद्युत खरिद सम्झौताको

स्विकृति: (१) स्थानीय तहको अनुमतिमा स्थानीय स्तरमा बन्ने १०० किलोवाट भन्दा साना आयोजनाको विद्युत खरिद बिक्री दर तथा विद्युत खरिद सम्झौताको सहमतिका लागि दफा ६ बमोजिमको व्यवस्था लागू हुनेछ ।

- (२) उपदफा (१) बमोजिम विद्युत खरिद दरको निर्धारण तथा विद्युत खरिद सम्झौताको सहमति प्रदान गर्न आयोगले उपभोक्ताको हित संरक्षणलाई मध्यनजर राखी निर्णय लिनेछ ।

परिच्छेद ५

उपभोक्ताले बुझाउने महशुलको निर्धारण

११. तत्काल कायम रहेको महशुल दर: उपभोक्ताले बुझाउने नयाँ महशुल दर आयोगले निर्धारण नगरे सम्म हाल कायम रहेको महशुल दरलाई नै निरन्तरता दिइनेछ ।
१२. उपभोक्ताले बुझाउने महशुल निर्धारणका लागि निवेदनको प्रक्रिया: (१) उपभोक्ताले बुझाउने महशुल दर निर्धारणको लागि वितरण अनुमति प्राप्त व्यक्तिले नियमावलीको नियम ८ बमोजिम आयोग समक्ष निवेदन दिनुपर्नेछ ।
(२) आयोगले उपदफा (१) बमोजिम बुझाइने निवेदनको ढाँचा, निवेदन प्रक्रिया तथा महशुल दरको निर्धारण प्रक्रिया निर्धारण गरी सार्वजनिक गर्नेछ ।

परिच्छेद ६

शेयरको सार्वजनिक निष्कासन तथा शेयर संरचना परिवर्तनको स्विकृति

१३. कार्यारम्भ मिति पूर्वका शेयर निष्कासन र शेयर संरचना परिवर्तन: कार्यारम्भ मिति पूर्व अनुमति प्राप्त व्यक्तिले तत्कालिन प्रचलित कानून र नियम अनुरूप गरेको सार्वजनिक शेयर निष्कासन तथा शेयर संरचना परिवर्तन यथावत कायम रहनेछन् ।

१४. कार्यारम्भ मिति पश्चातका सार्वजनिक शेयरको निष्कासन: कार्यारम्भ मिति पश्चात सार्वजनिक शेयर निष्काशनको स्विकृती “विद्युत सम्बन्धि कम्पनिको शेयरको सार्वजनिक निष्काशन सम्बन्धि निर्देशिका, २०७६” अनुसार हुनेछ ।
१५. कार्यारम्भ मिति पश्चात शेयर संरचना परिवर्तनको स्विकृति: (१) अनुमति प्राप्त व्यक्तिले शेयर संरचना परिवर्तन गर्नु पूर्व नियमावलीको नियम ४५ बमोजिम आयोग समक्ष स्विकृतिको लागि अनुसूची (४) मा तोकिएको ढाँचामा अनुसूची (५) बमोजिमको कागजात संलग्न गरी निवेदन पेश गर्नुपर्नेछ ।
 (२) अनुमति प्राप्त व्यक्तिले शेयर संरचनामा पुनः परिवर्तन गर्नुपर्ने भएमा अनुसूची (६) बमोजिमका कागजातहरू मात्र पेश गर्नुपर्नेछ ।
 (३) ऐन र नियमावली अन्तर्गतको काम, कर्तव्य र अधिकार बमोजिम आयोगले उपदफा (१) अनुसारको निवेदन उपर कारबाही गरी स्विकृती प्रदान गर्नेछ ।

परिच्छेद ७

सेवा प्रभावकारिता तथा सुरक्षा

१६. प्रसारण र वितरण चुहावट अनुगमन: (१) वितरण अनुमति प्राप्त व्यक्ति र प्रसारण अनुमति प्राप्त व्यक्तिले प्रसारण र वितरण चुहावट सम्बन्धमा स्वतन्त्र बिज्ञ-समूहबाट प्रतिवेदन तयार गराउनु पर्नेछ ।
 (२) वितरण अनुमति प्राप्त व्यक्ति र प्रसारण अनुमति प्राप्त व्यक्तिले उपदफा १ बमोजिम स्वतन्त्र बिज्ञ-समूहबाट तयार पारिएको प्रतिवेदन सहित उत्पादन र प्रसारणको मर्मत सम्भार सम्बन्धि वार्षिक कार्ययोजना प्रत्येक आर्थिक वर्ष सकिएको ६ महिना भित्र आयोग समक्ष पेश गर्नुपर्नेछ ।
१७. विद्युत सम्बन्धी सेवा तथा सुरक्षाका उपायहरू: (१) वितरण अनुमति प्राप्त व्यक्तिले उपभोक्तालाई विश्वसनीय, सुरक्षित तथा भरपर्दो विद्युत प्रवाहको व्यवस्था गर्नुपर्नेछ ।
 (२) वितरण अनुमति प्राप्त व्यक्तिले विद्युत जडान गर्न लाग्ने समय र सो को प्रक्रिया निर्धारण गरी सार्वजनिक गर्नुपर्ने र सोको जानकारी आयोगलाई गराउनु पर्नेछ ।
 (३) काबु बाहिरको परिस्थितिमा बाहेक विद्युतको आपूर्तिमा लगातार तिन घण्टा भन्दा बढी अवरोध हुने अवस्थामा वितरण अनुमति प्राप्त व्यक्तिले उपभोक्तालाई पूर्व जानकारी गराउनु पर्नेछ ।
 (४) अनुमति प्राप्त व्यक्तिले परियोजना निर्माण, सञ्चालन तथा सम्भार कार्यमा संलग्न कर्मचारीको जीवन बिमा र दुर्घटना बिमा सुनिश्चित गर्नुपर्नेछ ।

परिच्छेद ८

अनुमति प्राप्त व्यक्तिको लेखा, आन्तरिक नियन्त्रण तथा संस्थागत सुशासन

१८. लेखा कायम गर्नुपर्ने: अनुमति प्राप्त व्यक्तिले उत्पादन, प्रसारण, वितरण वा व्यापार क्षेत्रको छुट्टा-छुट्टै

लेखा राख्नुपर्नेछ।

१९. **वित्तीय विवरण:** (१) अनुमति प्राप्त व्यक्तिले पछिल्लो आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन तथा वार्षिक साधारण सभाका छलफलका विषयहरू वार्षिक साधारण सभा पूर्व आयोग समक्ष पेश गर्नुपर्नेछ। सो सम्बन्धी संचालक समितिले गरेको निर्णयको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ।
- (२) अनुमति प्राप्त व्यक्तिले अनुसूची (७) अनुसारको ढाँचामा त्रैमासिक वित्तीय विवरण आयोगलाई त्रैमासिक अवधि समाप्त भएको ३० दिन भित्र बुझाउनुपर्नेछ।
२०. **वार्षिक प्रतिवेदन:** (१) आर्थिक वर्ष सकिएको ३ महिना भित्र अनुमति प्राप्त व्यक्तिले ऐनको दफा ३८ को उपदफा ४ बमोजिम आफूले सम्पादन गरेको काम कारबाहीको प्रतिवेदन तयार गरी लेखापरीक्षण प्रतिवेदन सहित आयोग समक्ष पेश गर्नुपर्नेछ।
- (२) अनुमति प्राप्त व्यक्तिले वार्षिक प्रतिवेदनको सारांश सार्वजनिक गर्नुपर्नेछ र सो सारांश आयोगले आफ्नो वेबसाइटमा पनि राख्न सक्नेछ।

परिच्छेद ९

अनुपालन तथा अनुगमन

२१. **अनुपालन तथा अनुगमन :** (१) अनुमति प्राप्त व्यक्तिले ऐन वा ऐन अन्तर्गत बनेको नियम/विनियम वा अन्य निर्देशिका तथा मापदण्ड बमोजिमको कुनै विषय पालना नगरेमा वा आवश्यक विवरण आयोग समक्ष नबुझाएमा वा कुनै विवरण लुकाएको विश्वास गर्ने आधार भएमा आयोगले अनुमति प्राप्त व्यक्तिको अभिलेख निरीक्षण गर्न सक्नेछ।
- (२) आयोगलाई अनुमति प्राप्त व्यक्तिले आफ्नो कार्यलय र अभिलेखमा पहुँच प्रदान गर्नुपर्नेछ। यस उपदफा बमोजिम आयोगले निरीक्षण गर्दा अनुमति प्राप्त व्यक्तिलाई पूर्व सूचना दिनुपर्ने बाध्यता हुनेछैन।

अनुसूची १

दफा ६ सँग सम्बन्धित

विद्युत खरिद बिक्री दरको निर्धारण तथा विद्युत खरिद सम्झौताको सहमतिका लागि वितरण अनुमति प्राप्त व्यक्तिले बुझाउने निवेदनको ढाँचा

मिति

श्री विद्युत नियमन आयोग,
....., काठमाण्डौ ।

विषय: विद्युत खरिद बिक्री दरको निर्धारण तथा विद्युत खरिद बिक्री सम्झौताको सहमति पाउँ भन्ने बारे।

उपरोक्त विषयमा मिति मा बाट प्राप्त भएको निवेदन उपर यस संस्थाले प्राविधिक मुल्यांकन गरी विद्युत खरिद बिक्री दर तथा विद्युत खरिद बिक्री अन्तिम सम्झौताको मस्यौदा तयार गरेको हुँदा, विद्युत खरिद बिक्री दरको निर्धारण तथा विद्युत खरिद बिक्री सम्झौताको सहमति पाउँ भनी तपसिल बमोजिमको निवेदन पेश गर्दछु।

१. कम्पनीको परिचय

कम्पनी वा संस्थाको नाम :

कम्पनी वा संस्थाको ठेगाना:

गा.पा./न.पा. : जिल्ला : अञ्चल :

प्रदेश :

कम्पनीको दर्ता नं.:

उद्योग दर्ता नम्बर :

स्थायी लेखा नम्बर

२. कम्पनीको वित्तीय अवस्था

कम्पनीको अधिकृत पूँजी

कम्पनीको जारी पूँजी

कम्पनीको चुक्ता पूँजी

३. आयोजनाको वित्तीय अवस्था

आयोजनाको अनुमानित लागत

आयोजनाको प्रस्तावित ऋण/पूँजिको अनुपात

४. आयोजनाको परिचय

आयोजनाको नाम:

विद्युत उत्पादनको श्रोत:

आयोजनाको जडित क्षमता:

आयोजनाको प्रकार:

आयोजनाको सर्वेक्षण अनुमति पत्र नं र जारी गरिएको मिति:

आयोजनाको सर्वेक्षण अनुमति पत्र जारी गर्ने निकाय:

५. आयोजना रहेको स्थान

गा.पा./न.पा: जिल्ला: अञ्चल:

प्रदेश:

आयोजनाको अक्षांश: देशान्तर:

आयोजनाको हेड: अनुमानित पानीको वहाव (M³/Sec) :

जलाधार क्षेत्र:

६. कनेक्सन एग्रीमेन्ट भएको मिति:

७. कनेक्सन गर्ने सबस्टेशनको नाम तथा भोल्टेज:

८. विद्युत खरिद बिक्री सम्झौता प्रस्तावित अवधि:

९. व्यपारिक उत्पादन (COD) हुने मिति:

१०. कन्ट्र्याक्ट इनर्जी (Contract Energy):

११. सुख्खा याम इनर्जी (Dry Energy):

१२. वर्षा याम इनर्जी (Wet Energy):

१३. सुख्खा यामको अवधि:

१४. वर्षा यामको अवधि:

१५. RCOD ढिला भएमा उत्पादन अनुमतिप्राप्त व्यक्तिले तिर्नुपर्ने हर्जना:

१६. RCOD ढिला भएमा वितरण अनुमतिप्राप्त व्यक्तिले तिर्नुपर्ने हर्जना:

१७. Availability Declaration गर्नुपर्ने पूर्व अवधि:

१८. संचालन विधि पेश गर्नुपर्ने पूर्व अवधि:

१९. Dispatch Instructions गर्नु पर्ने पूर्व अवधि:

२०. Availability Declaration गर्दा घटी हुन सक्ने क्षमता:

सुख्खा याम : वर्षा याम :

२१. कन्ट्र्याक्ट इनर्जी र Availability Declaration जुन कम छ त्यो भन्दा कम हुँदा तिर्नुपर्ने हर्जना :
२२. Connection Agreement अनुसार प्रसारण लाइन सम्बन्धि व्यवस्था:
२३. Run of River मा आधारित परियोजना
विद्युत खरिदको दर:
- मूल्यवृद्धिको दर र पटक:
२४. Peaking Run of River मा आधारित परियोजना
Peaking को अवधि:
- विद्युत खरिदको दर:
- मूल्यवृद्धिको दर र पटक:
२५. Storage परियोजना
विद्युत खरिदको दर:
- मूल्यवृद्धिको दर र पटक:
२६. अन्य परियोजना
विद्युत खरिदको दर:
- मूल्यवृद्धिको दर र पटक:
२७. वितरण अनुमतिप्राप्त व्यक्तिले Dispatch Instruction जारी गरी अतिरिक्त उर्जाको खरिद दर:
२८. बिल प्राप्त भएको कति दिनभित्र भुक्तानी गर्नुपर्ने:
२९. Performance Guarantee बापत रकम:
३०. कन्ट्र्याक्ट इनर्जी (Contract Energy) पुनरावलोकनको प्रावधान :

अधिकार प्राप्त अधिकारीको नाम:

दस्तखत:

पद:

वितरण अनुमति प्राप्त गर्ने व्यक्तिको नाम:

वितरण अनुमति प्राप्त गर्ने व्यक्तिको छाप:

अनुसूची २

दफा ६ सँग सम्बन्धित

विद्युत खरिद बिक्रि दरको निर्धारण तथा विद्युत खरिद बिक्रि सम्झौताको सहमतिको लागि निवेदनसँग संलग्न गर्नुपर्ने कागजातहरू

- (क) कम्पनी/संस्थाको दर्ता प्रमाणपत्र
- (ख) कम्पनी/संस्थाको अद्यावधिक प्रबन्धपत्र तथा नियमावली
- (ग) उद्योग दर्ता प्रमाणपत्र
- (घ) संचालकहरूको विवरण
- (ङ) स्थायी लेखा नम्बर प्रमाणपत्र
- (च) पछिल्लो आ.ब. को कर चुक्ताको प्रमाणपत्र
- (छ) आयोजनाको उत्पादन अनुमति पत्र (ऐनको दफा १३ (ख) तथा नियमावलीको नियम १० (१) अनुसार)
- (ज) वातावरणीय अध्ययन प्रतिवेदनद्वारा उलेखित पालना गर्नुपर्ने शर्तहरू
- (झ) सम्बन्धित राष्ट्रिय निकुञ्जको सिफारिश पत्र (यदि भएमा)
- (ञ) कर्जा लगानी गर्ने वित्तीय संस्थाको मनसाय पत्र
- (ट) ग्रिड कनेक्सन अप्रिमेन्ट
- (ठ) वितरण अनुमति प्राप्त व्यक्तिले गरेको प्राविधिक तथा वित्तीय मूल्यांकन सम्बन्धि कागजात
- (ड) आयोजनाको संक्षिप्त विवरण (Salient Features)
- (ढ) आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदनको कार्यकारी सारांश (Executive Summary) तथा आयोजनाको Layout Map
- (ण) विद्युत खरिद बिक्रि दरको निर्धारण तथा विद्युत खरिद बिक्रि सम्झौताको सहमतिको लागि निवेदन दिने सम्बन्धमा सञ्चालक समितिको निर्णय ।
- (त) पछिल्लो तीन वर्षको लेखा परीक्षण भएको वित्तीय विवरण तथा कम्पनीको वार्षिक प्रतिवेदन ।

अनुसूची ३

दफा ६ को उपदफा (४) सँग सम्बन्धित

सेवा शुल्क

(नियमावलीको नियम १७ ले तोके बमोजिम)

- १) एक सय किलोवाट देखि एक मेगावाट सम्मका आयोजनाको हकमा एकमुष्ट : रु. १,००,०००
(एक लाख)
- २) एक मेगावाट भन्दा माथि देखि एक हजार मेगावाट सम्मका आयोजनाको हकमा प्रति मेगावाट
: रु. १०,००० (दस हजार)
- ३) एक हजार मेगावाट भन्दा माथिका आयोजनाको हकमा एकमुष्ट : रु. बीस लाख

अनुसूची ४

दफा १५ को उपदफा (१) सँग सम्बन्धित

शेयर संरचना परिवर्तनको स्विकृतिका लागि बुझाउने निवेदनको ढाँचा

मिति.....

श्री विद्युत नियमन आयोग,
....., काठमाण्डौ ।

विषय: शेयर संरचना परिवर्तनको स्विकृति पाउँ भन्ने बारे।

उपरोक्त विषयमा यस कम्पनीको शेयर संरचना परिवर्तनको स्विकृति पाउँ भनी तपसिल बमोजिमको निवेदन पेश गर्दछु।

१. कम्पनीको विवरण

कम्पनी वा संस्थाको नाम:

कम्पनी वा संस्थाको ठेगाना
गा.पा./न.पा: जिल्ला: अञ्चल:

प्रदेश

कम्पनीको दर्ता नं.:

उद्योग दर्ता नम्बर:

स्थायी लेखा नम्बर:

२. आयोजनाको विवरण

आयोजनाको नाम:

आयोजनाको क्षमता:

आयोजनाको प्रकार:

आयोजनाको निर्माण तथा संचालन अनुमतिपत्र नं र जारी गरिएको मिति :

आयोजनाको निर्माण तथा संचालन अनुमतिपत्र जारी गर्ने निकाय:

आयोजनाको प्रसारण लाइनको निर्माण तथा संचालन अनुमतिपत्र नं र जारी गरिएको मिति :

.....

आयोजना रहेको स्थान;

गा.पा./न.पा: जिल्ला: अञ्चल:

प्रदेश

आयोजनाको अक्षांश: देशान्तर:

आयोजनाको हेड:

अनुमानित पानीको वहाब:

जलाधार क्षेत्र:

राष्ट्रिय ग्रिड प्रसारणमा जोडिने स्थान:

विद्युतगृहबाट राष्ट्रिय ग्रिड प्रसारणमा जोडिने सबस्टेसनसम्मको प्रसारण लाइनको दुरी तथा क्षमता

.....

३. कम्पनीको वित्तीय अवस्था

कम्पनीको अधिकृत पुँजि:

कम्पनीको चुक्ता पुँजि:

शेयर संरचना परिवर्तन पश्चात हुने पुँजि:

४. आयोजनाको वित्तीय अवस्था

आयोजनाको अनुमानित लागत:

हाल सम्म भएको परियोजना निर्माण खर्च:

५. शेयर संरचना परिवर्तन गर्नुपर्नाका कारण

अधिकार प्राप्त अधिकारी को नाम:

दस्तखत:

पद:

कम्पनी/संस्थाको छाप

संस्कृत

अनुसूची ५

दफा १५ को उपदफा (२) सँग सम्बन्धित

विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारको काम गर्न अनुमति प्राप्त कम्पनि वा संस्थाहरुको शेयर संरचनामा परिवर्तनको स्वीकृतिका लागि निवेदनसँग संलग्न गर्नुपर्ने कागजातहरु

- (१) अद्यावधिक प्रबन्धपत्र, नियमावली, दर्ता प्रमाणपत्र तथा स्थायी लेखा नम्बर प्रमाणपत्र ।
- (२) अद्यावधिक शेयर लगत ।
- (३) संचालक सम्बन्धि विवरण ।
- (४) परियोजनाहरु सम्बन्धी विवरण ।
- (५) निर्माणको चरणमा रहेका परियोजनाहरुको हकमा परियोजना/निर्माणको प्रगति विवरण तथा हालसम्म भएको खर्चको विवरण (ऋणदाताको इन्जिनियरद्वारा प्रमाणित विवरण समेत) ।
- (६) विद्युत सम्बन्धी परियोजना निर्माणको लागि प्रचलित कानून बमोजिमका निकायबाट प्राप्त भएको इजाजत, अनुमति वा स्वीकृति पुष्टि गर्ने कागजातहरु ।
- (७) शेयर संरचनामा परिवर्तनको सम्बन्धमा सञ्चालक समिति तथा साधारण सभाको निर्णय ।
- (८) पछिल्लो तीन वर्षको लेखा परीक्षण भएको वित्तीय विवरण ।
- (९) प्रस्तावित शेयर बिक्रेता र शेयर उत्पादनको विवरण तथा प्रस्तावित शेयर संरचना परिवर्तन पश्चात अनुमति प्राप्त व्यक्तिको अनुमानित शेयर लगतको विवरण ।

अनुसूची ६

दफा १५ को उपदफा (२) सँग सम्बन्धित

शेयर संरचना परिवर्तनको एक पटक वा सो भन्दा बढी स्विकृति लिईसकेका, अनुमति प्राप्त व्यक्तिको शेयर संरचनामा थप परिवर्तनको स्विकृतिका लागि निवेदनसँग संलग्न गर्नुपर्ने कागजातहरू

- (१) पछिल्लो स्विकृति पछि प्रबन्धपत्र, नियमावलीमा संसोधन भएमा सो को प्रतिलिपि।
- (२) पछिल्लो स्विकृति पछिका शेयरधनीहरूको छुट्टै विवरण सहितको अद्यावधिक शेयर लगत।
- (३) निर्माणको चरणमा रहेका परियोजना/हरूको हकमा परियोजना निर्माणको प्रगति विवरण तथा हालसम्म भएको खर्चको विवरण।
- (४) विद्युत सम्बन्धी परियोजना निर्माणको लागि प्रचलित कानून बमोजिमका निकायबाट पछिल्लो स्विकृति पछि प्राप्त भएका इजाजत, अनुमति वा स्विकृति पुष्टि गर्ने कागजातहरू।
- (५) शेयर संरचनामा परिवर्तनको सम्बन्धमा सञ्चालक समिति तथा साधारण सभाको निर्णय।
- (६) पछिल्लो स्विकृति भन्दा पछिको लेखा परीक्षण भएको वित्तीय विवरण।
- (७) प्रस्तावित शेयर बिक्रेता र शेयर खरिदकर्ताको विवरण तथा प्रस्तावित शेयर संरचना परिवर्तन पश्चात अनुमति प्राप्त व्यक्तिको अनुमानित शेयर लगतको विवरण।

अनुसूची ७
दफा १९ सँग सम्बन्धित

वित्तीय विवरणको ढाँचा

Name
Address

UNAUDITED FINANCIAL STATEMENTS FOR

Statement of Financial Position	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter
ASSETS			
Non-Current Assets			
Property, plant and equipment			
Capital work-in-progress			
Intangible assets			
Project work-in-progress			
Financial assets			
Other non-current assets			
Total Non-Current Assets	-	-	-
Current Assets			
Inventories			
Trade receivables			
Cash and cash equivalents			
Other Financial assets			
Other current assets			
Total Current Assets	-	-	-
Total Assets	-	-	-
EQUITY AND LIABILITIES			
Equity			
Equity share capital			
Other equity			
Total Equity	-	-	-
Liabilities			
Non-Current Liabilities			
Financial liabilities			
Provisions			
Deferred tax			
Other non-current liabilities			
Total Non-Current Liabilities	-	-	-
Current Liabilities			
Trade payables	-	-	-

Other Financial liabilities
Provisions
Other current liabilities

Total Current Liabilities	-	-	-
Total Liabilities	-	-	-
Total Equity and Liabilities	-	-	-

Statement of Profit or Loss and other Comprehensive Income	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter
Revenue			
Cost of Sales			
Generation Expenses			
Distribution Expenses			
Gross profit	-	-	-
Other income			
Administrative and other operating expenses			
Impairment loss on investment			
Profit from Operation	-	-	-
Finance Income			
Finance Costs			
Profit Before Tax	-	-	-
Income Tax Expense			
Profit for the year	-	-	-
Other comprehensive gain/(loss) for the year, net of tax			
Total Comprehensive gain/(loss) for the year, net of tax	-	-	-

Note: All expenses and loss figures to be placed as negative numbers